



# लोक सेवा आयोग हेटौंडा कार्यालय



हेटौंडा

वेबसाइट: [www.psc.gov.np](http://www.psc.gov.np)

फोन: ०५७-५२०३०२

फ्याक्स: ०५७-५२६८२२

इमेल: [hetauda@psc.gov.np](mailto:hetauda@psc.gov.np)

परीक्षा केन्द्र कायम गरिएको सूचना ।  
सूचना नं. ३/०७८-७९, मिति २०७८/०४/१०

लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६६९५-१६७०१/०७७-७८ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको लागि परीक्षा केन्द्र हेटौंडा राखी online बाट दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व प्रकाशित कार्यक्रम अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गराउने गरी देहाय बमोजिमको मिति, समय र स्थानमा लिखित परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

## परीक्षा कार्यक्रम

पत्र	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	समय अवधि
प्रथम	प्रशासनिक अभिरुचि परीक्षण	बस्तुगत (बहुवैकल्पिक पत्र)	२०७८/०४/२३ गते विहान ७:३० बजे	१ घण्टा ३० मिनेट

## परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरूको दर्ता नं. / रोल नं.	परीक्षार्थी संख्या	परीक्षा भवन
१	४१०००१ देखि ४१०२०० सम्म	२००	श्री आधुनिक मा.वि. हेटौंडा (केन्द्र-क)
२	४१०२०१ देखि ४१०४०० सम्म	२००	श्री आधुनिक मा.वि. हेटौंडा (केन्द्र-ख)
३	४१०४०१ देखि ४१०६०० सम्म	२००	श्री सिद्धार्थ मा.वि., नगरपालिका रोड, हेटौंडा (केन्द्र-क)
४	४१०६०१ देखि ४१०८०० सम्म	२००	श्री सिद्धार्थ मा.वि., नगरपालिका रोड, हेटौंडा (केन्द्र-ख)
५	४१०८०१ देखि ४११००० सम्म	२००	श्री ज्ञानदा मा.वि. भुटनदेवी मार्ग, हेटौंडा
६	४११००१ देखि ४११२०० सम्म	२००	श्री भुटनदेवी मा.वि. (प्राविधिक शिक्षालय), हेटौंडा
७	४११२०१ देखि ४११४०० सम्म	२००	श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा (केन्द्र-क)
८	४११४०१ देखि माथी सबै उम्मेदवारहरू		श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा (केन्द्र-ख)

## द्रष्टव्य:- १

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित गराइने छैन ।
- परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगाडी परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ ।
- परीक्षा भवनमा मोबाइल तथा बिद्युतिय सामग्री निषेध गरिएको छ ।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
- तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।
- परीक्षार्थीले परीक्षामा सहभागी हुन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।

द्रष्टव्य:- २ संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ (संसोधन सहित) अनुसार परीक्षार्थीले देहायका विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ ।



लोक सेवा आयोग  
हेटौंडा कार्यालय



हेटौंडा

वेबसाइट: [www.psc.gov.np](http://www.psc.gov.np)

फोन: ०५७-५२०३०२

फ्याक्स: ०५७-५२६८२२

इमेल: [hetauda@psc.gov.np](mailto:hetauda@psc.gov.np)

- क) परीक्षा केन्द्र प्रवेश गर्नु अघि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाईजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।
- ख) परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आँउदा, परीक्षा केन्द्रबाट बाहिरींदा एकआपसमा दुई मिटरको दुरी कायम गर्नुपर्नेछ ।
- ग) परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्ण पालना गर्नु पर्नेछ ।
- घ) उम्मेदवारले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा आयोगको Website मा आफ्नो User Id मार्फत कोभिड-१९ सम्बन्धि स्वयं घोषणा गर्नु पर्नेछ ।
- ङ) कोभिड-१९ संक्रमित उम्मेदवारहरूको लागि **बिशेष परीक्षा केन्द्रको** ब्यबस्था गरीने हुँदा संक्रमित परीक्षार्थीहरू आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०५७-५२०३०२, ५२६८२२ र मोबाईल नंबर ९८५५०१९३०२ मा सम्पर्क गरी वा इमेल [hetauda@psc.gov.np](mailto:hetauda@psc.gov.np) तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनुहुन सुचित गरिन्छ ।

कान्तिराज मैनाली  
नायब सुब्बा

बद्रीनाथ सापकोटा  
शाखा अधिकृत

तेज प्रसाद दाहाल  
उप-सचिब